

नियम संख्या : ३

घरपझोड गाउँकार्यपालिकाबाट स्वीकृत मिति : २०७४ चैत्र २७



घरपझोड गाउँपालिका

गाउँकार्यपालिकाको बैठक संचालन तथा व्यवस्थापन सम्बन्धी नियमावली — २०७४

घरपझोड गाउँपालिका

गाउँकार्यपालिकाको कार्यालय

जोमसोम, मुस्ताङ

घरपझोड गाउँपालिका गाउँकार्यपालिकाको बैठक संचालन तथा व्यवस्थापन सम्बन्धी नियमावली — २०७४

प्रस्तावना:

घरपझोड गाउँ कार्यपालिकाको बैठक संचालन तथा व्यवस्थापन गर्न तथा कार्यपालिकाको बैठकमा सुव्यवस्था कायम राख्न, कार्यपालिकाका समितिहरूको बैठक संचालन गर्न र कार्यपालिकाको अन्य काम कारवाही नियमित एवं प्रभावकारी बनाउन गरिने कार्य सम्पादन पद्धति तथा प्रक्रियालाई व्यवस्थित गर्न बान्छनीय भएकोले,

घरपझोड गाउँकार्यपालिकाले कार्यपालिकाको कार्यसम्पादन नियमावली २०७४ को अधीनमा रही यो कार्यपालिकाको बैठक संचालन तथा व्यवस्थापन नियमावली बनाई लागु गरेको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस नियमावलीको नाम “घरपझोड गाउँ कार्यपालिकाको बैठक संचालन तथा व्यवस्थापन सम्बन्धी नियमावली, २०७४” रहेको छ ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. **परिभाषा:** विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा-

(क) “अध्यक्ष” भन्नाले घरपझोड गाउँ कार्यपालिकाको बैठकको अध्यक्षता गर्ने व्यक्तिलाई सम्झनुपर्छ । सो शब्दले गाउँपालिकाको अध्यक्षलाई समेत जनाउनेछ ।

(ख) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले घरपझोड गाउँ कार्यपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्झनुपर्छ ।

(ग) “कार्यपालिका” भन्नाले घरपझोड गाउँ कार्यपालिकाका सम्झनुपर्छ ।

(घ) “नियमावली” भन्नाले घरपझोड गाउँ कार्यपालिकाको बैठक संचालन तथा व्यवस्थापन सम्बन्धी नियमावली (कार्यविधि), २०७४ सम्झनुपर्छ ।

(ङ) “प्रस्ताव” भन्नाले सभाको विचारार्थ पेश गरिएको कुनै प्रस्ताव वा सो प्रस्तावसँग सम्बन्धित संशोधन प्रस्ताव समेत सम्झनु पर्छ ।

(च) “प्रस्तुतकर्ता सदस्य” भन्नाले सभाको विधेयक वा प्रस्ताव प्रस्तुतकर्ता सभाको सदस्य सम्झनुपर्छ ।

(छ) “विषयगत शाखा” भन्नाले घरपझोड गाउँपालिकाको कार्य विभाजन नियमावली बमोजिमको विषयगत शाखा सम्झनुपर्छ ।

(ज) “बैठक” भन्नाले गाउँकार्यपालिकाको बैठक, वडा समितिको बैठक, कार्यपालिकाका समितिको बैठकलाई सम्झनुपर्छ ।

- (झ) “बैठक कक्ष” भन्नाले सभाको बैठक कक्ष सम्झनु पर्छ र सो शब्दले बैठक कक्षसँग जोडिएको दर्शकदीर्घा तथा बरण्डा समेतलाई जनाउँछ ।
- (ञ) “वडाध्यक्ष” भन्नाले घरपझोड गाउँपालिकाको वडाको वडा अध्यक्षलाई सम्झनुपर्छ ।
- (ट) “वडा समिति” भन्नाले घरपझोड गाउँपालिकाको वडा समिति सम्झनुपर्छ ।
- (ठ) “सदस्य” भन्नाले गाउँ कार्यपालिकाको उपाध्यक्ष तथा कार्यपालिकाको सदस्य सम्झनुपर्छ ।
- (ड) “संविधान” भन्नाले नेपालको संविधान सम्झनुपर्छ ।
- (ढ) “सभा” भन्नाले घरपझोड गाउँपालिकाको गाउँसभा सम्झनु पर्दछ ।
- (ण) “समिति” भन्नाले यस नियमावली बमोजिम गठन हुने घरपझोड गाउँकार्यपालिकाको समिति सम्झनुपर्छ ।
- (त) “संयोजक” भन्नाले यस कार्यविधि बमोजिम गठित समितिको संयोजक सम्झनु पर्छ ।
- (थ) “स्थानीय तह” भन्नाले घरपझोड गाउँपालिका सम्झनु पर्दछ ।

३. वडा समितिको बैठक

- १ वडा समितिको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ । तर महिनामा तीन पटक भन्दा बढी बैठक बसेको भत्ता पाइने छैन ।
- २ वडा समितिको बैठकको अध्यक्षता वडाध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित जेष्ठ सदस्यले वडा समितिको बैठकको अध्यक्षता गर्नेछ ।
- ३ वडा समितिको बैठक वडा अध्यक्षको निर्देशनमा वडा सचिवले बोलाउनेछ ।

४. बैठक बस्ने स्थान र समय

- १ वडा समितिको बैठक वडा समितिको कार्यालयमा बस्नेछ ।
- २ वडा समितिको बैठकका लागि सूचना गर्दा बैठक बस्ने मिति, समय र स्थान खुलाइ पठाउनु पर्नेछ ।
- ३ यसरी सूचना गर्दा बैठक बस्ने समयभन्दा कम्तीमा १ दिन अगावै उपलब्ध गराउनु पर्नेछ ।

५. छलफलको विषय

वडा अध्यक्षको निर्देशनमा वडा सचिवले वडा समितिको बैठकको कार्यक्रम लिखित रूपमा तयार गर्नेछ । सामान्यतया प्रस्ताव सम्बन्धी खाका अनुसूची-१ बमोजिम हुनेछ । कुनै आकस्मिक विषयमा तत्काल बैठकमा छलफल गर्नु पर्ने भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले पूर्व सूचना विना पनि प्रस्ताव पेश गर्न सक्नेछ ।

६. उपस्थिति

- १ बैठकमा उपस्थित प्रत्येक सदस्यले उपस्थिति पुस्तिकामा आफ्नो नाम र पद बुझिने गरी दस्तखत गर्नुपर्नेछ ।
- २ वडा सचिवले वडा समितिको बैठकमा सचिवको रूपमा उपस्थिति पुस्तिकामा उपस्थिति जनाई दस्तखत गर्नुपर्नेछ ।

७. बैठक संचालन प्रक्रिया

- १ बैठककलाई सुव्यवस्थित गर्ने काम बैठकको अध्यक्षता गर्ने व्यक्तिको हुनेछ ।
- २ अध्यक्षको आसनको सम्मान र आदर गर्नु वडा समितिका प्रत्येक सदस्यको कर्तव्य हुनेछ ।
- ३ बैठकको छलफल विषयसूचीका आधारमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले तोके बमोजिम हुनेछ ।
- ४ बैठकको छलफलमा भाग लिने सदस्यले बोल्ने पालो तथा बोल्न पाउने समयको अवधि बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्धारण गरे बमोजिम हुनेछ ।
- ५ एक जना सदस्यले बोलिरहेको समयमा अर्को कुनै सदस्यले बीचमा कुरा काट्नु हुँदैन ।

८. निर्णय सम्बन्धी व्यवस्था

- १ प्रस्ताव माथि बोल्ने क्रम समाप्त भएपछि बैठकको अध्यक्षता गर्ने व्यक्तिले सो प्रस्ताव निर्णयको लागि प्रस्तुत गर्नेछ
- २ बैठकको निर्णय सामान्यतया सर्वसम्मतिको आधारमा हुनेछ । मत विभाजन हुने अवस्थामा बहुमत सदस्यको निर्णय बैठकको निर्णय मानिनेछ ।

९. निर्णयको अभिलेख

- १ वडा सचिवले बैठकमा भएको निर्णयलाई निर्णय पुस्तिकामा अभिलेख गरी उपस्थित सदस्यलाई सही गराइ राख्नुपर्नेछ ।

२ बैठकबाट भएको कुनै निर्णयमा चित्त नबुझ्ने सदस्यले निर्णय पुस्तिकामा छोटकरीमा आफ्नो फरक मत जनाउन सक्नेछ ।

३ गाउँकार्यपालिकाको निर्णय आदेश र अधिकारको प्रमाणिकरण सम्बन्धमा उक्त नियमावलीमा तोकिए बमोजिम हुनेछ ।

१०. गाउँ कार्यपालिकाको बैठक

१ गाउँ कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ ।

२ गाउँ कार्यपालिकाको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपाध्यक्षले कार्यपालिकाको बैठकको अध्यक्षता गर्नेछ ।

३ गाउँ कार्यपालिकाको बैठक अध्यक्षको निर्देशनमा प्रमुख प्रशासकिय अधिकृतले बोलाउनेछ ।

११. बैठक बस्ने स्थान र समय

१ गाउँकार्यपालिकाको बैठक सामान्यतया गाउँ कार्यपालिकाको कार्यालयमा बस्नेछ ।

२ गाउँकार्यपालिकाको बैठकका लागि सूचना गर्दा बैठक बस्ने मिति, समय , स्थान र एजेण्डा समेत खुलाउनु पर्नेछ ।

३ यसरी सूचना गर्दा बैठक बस्ने समयभन्दा सम्भव भएसम्म तीन दिन अगावै उपलब्ध गराउनु पर्नेछ ।

४ अध्यक्षको निर्देशनमा प्रमुख प्रशासकिय अधिकृतले कार्यपालिकाको बैठकको कार्यक्रम लिखित रुपमा तयार गर्नेछ ।

५ बैठकमा छल फलका पेश गर्ने प्रस्ताव सम्बन्धी अन्य व्यवस्था कार्यसम्पादन नियमावलीमा तोकिए बमोजिम हुनेछ ।

१२. उपस्थिति

१ बैठकमा उपस्थित प्रत्येक सदस्यले उपस्थिति पुस्तिकामा आफ्नो नाम र पद बुझिने गरी दस्तखत गर्नुपर्नेछ ।

२ प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिकाको बैठकमा सचिवको रुपमा उपस्थिति भई पुस्तिकामा उपस्थिति जनाई दस्तखत गर्नुपर्नेछ ।

१३. बैठक संचालन प्रक्रिया

- १ बैठककलाई सुव्यवस्थित गर्ने काम बैठकको अध्यक्षता गर्ने व्यक्तिको हुनेछ ।
- २ अध्यक्षको आसनको सम्मान र आदर गर्नु कार्यपालिकाका प्रत्येक सदस्यको कर्तव्य हुनेछ ।
- ३ बैठकको छलफल विषयसूचीका आधारमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले तोके बमोजिम हुनेछ ।
- ४ बैठकको छलफलमा भाग लिने सदस्यले बोल्ने पालो तथा बोल्न पाउने समयको अवधि बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्धारण गरे बमोजिम हुनेछ ।
- ५ एक जना सदस्यले बोलिरहेको समयमा अर्को कुनै सदस्यले बीचमा कुरा काट्नु हुँदैन ।

१४. निर्णय सम्बन्धी व्यवस्था

- १ प्रस्ताव माथि बोल्ने क्रम समाप्त भएपछि बैठकको अध्यक्षता गर्ने व्यक्तिले सो प्रस्ताव निर्णयको लागि प्रस्तुत गर्नेछ ।
- २ बैठकको निर्णय सामान्यतया सर्वसम्मतिको आधारमा हुनेछ । मत विभाजन हुने अवस्थामा बहुमत सदस्यको निर्णय बैठकको निर्णय मानिनेछ । मत वरावर भएमा अध्यक्षको निर्णायक मत रहनेछ ।

१५. निर्णयको अभिलेख

- १ प्रमुख प्रशासकीय अधिकृतले बैठकमा भएको निर्णयलाई निर्णय पुस्तिकामा अभिलेख गरी उपस्थित सदस्यलाई सही गराइ राख्नुपर्नेछ ।
- २ बैठकबाट भएको कुनै निर्णयमा चित्त नबुझ्ने सदस्यले निर्णय पुस्तिकामा छोटकरीमा आफ्नो फरक मत जगाउन सक्नेछ ।
- ३ अभिलेख सम्बन्धी अन्य व्यवस्था गाउँकार्यपालिकाको निर्णय आदेश वा अधिकार पत्रको प्रमाणिकरण नियमावली बमोजिम हुनेछ ।

१६. बाधा अड्काउ फुकाउने

यस नियमावली (कार्यविधि) कार्यान्वयनमा कुनै बाधा अड्काउ परेमा गाउँकार्यपालिकाले निर्णय गरी फुकाउन सक्नेछ ।

१७. परिमार्जन तथा संशोधन

- १ कार्यविधिलाई आवश्यकता अनुसार गाउँ कार्यपालिकाले परिमार्जन तथा संशोधन गरी लागू गर्न सक्नेछ ।

अनुसूची — १
प्रस्तावको ढाँचा
(बुंद ५.२ संग सम्बन्धित)
घरपझोड गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
मुस्ताङ जिल्ला, ४ नं. प्रदेश, नेपाल

विषय :

प्रस्ताव पेश गर्न अध्यक्ष स्वीकृत प्राप्त मिति :—

- १ विषयको संक्षिप्त व्यहोरा :—
- २ प्राप्त परामर्श तथा अन्य सान्दर्भिक कुरा :—
- ३ प्रस्ताव पेश गर्नु पर्नाको कारण र सम्बन्धित शाखाको राय :—
- ४ निर्णय हुनु पर्ने व्यहोरा :—

नोट : प्रस्ताव तयार गर्दा देहायका कुराहरुमा ध्यान दिनु पर्नेछ :—

- १ विषयको संक्षिप्त व्यहोरा अन्तर्गत रहने विवरण :—
विषय वस्तुको पृष्ठभूमीमा यसबारे पहिले कुनै निर्णय भएको भए सोको विवरण, प्रस्तावित निर्णय कार्यान्वयन प्रकृया समयावधी कार्यक्षेत्र कार्यान्वयन गर्ने निकाय र लाग्ने आर्थिक दायित्व भए सो समेत उल्लेख गरि कुनै योजनाको विषय भए सो बारे छोटकरी विवरण उल्लेख गर्ने ।
- २ प्राप्त परामर्श तथा सान्दर्भिक कुरा अन्तर्गत कार्यपालिका समितिहरु र अन्य निकाय तथा विशेषज्ञहरुले कुनै परामर्श दिएको भए सो समेत उल्लेख गर्ने । साथै विषयसंग नक्शा डिजाइन वा चित्र भए सो समेत समावेश गर्ने । कानुनी परामर्श लिएको भए प्रतिलिपी समेत समावेश गर्ने ।
- ३ प्रस्ताव पेश गर्नु पर्नाको कारण र सम्बन्धित शाखाको राय अन्तर्गत सम्बन्धित विषयमा आई परेको कठिनाई र समस्या प्रस्तावित निर्णयको औचित्य र आवश्यकता तथा त्यसबाट पर्न सक्ने प्रभाव समावेश गर्ने ।
- ४ निर्णय हुनु पर्ने व्यहोरा अन्तर्गत जुन विषयमा जे निर्णय हुन प्रस्ताव गरिएको हो सोको स्पष्ट व्यहोरा राख्ने ।